

कलैया उपमहानगरपालिकाको मिति २०७५/१२/२७मा नगरकार्यपालिकाको ३४औं बैठकको निर्णयहरू:

**निर्णय नं. १ : तपसिलका ऐन तथा कार्यबिधिको मस्यौदा माथी दफावार छलफल गरि स्वीकृतिका लागि अगामी नगरसभाको बैठकमा पेश गर्ने निर्णय गरियो :**

१. कलैया उपमहानगरपालिकाको विनियोजन ऐन, २०७५
२. कलैया उपमहानगरपालिकाको आर्थिक ऐन, २०७५
३. कलैया उपमहानगरपालिकाको प्रशासकीय कार्यबिधि नियमित गर्ने ऐन, २०७५
४. कलैया उपमहानगरपालिकाको आर्थिक कार्यबिधि नियमित तथा ब्यवस्थित गर्न बनेको ऐन, २०७५
५. कलैया उपमहानगरपालिकाको न्यायिक समिति(कार्यबिधि सम्बन्धी) ऐन, २०७५
६. कलैया उपमहानगरपालिकाको सहकारी सस्थाको स्थापना तथा संचालन सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन, २०७५
७. कलैया उपमहानगरपालिकाको बिपद् जोखिम न्युनिकरण ब्यवस्थापन ऐन, २०७५ र
८. कलैया उपमहानगरपालिकाको नगर सभा संचालन कार्यबिधि, २०७५

**निर्णय नं. २ : नगर प्रमुख द्वारा नगरकार्यपालिकामा प्रस्तुत भएको तपसिलका ८(आठ वटा) नियम, कार्यबिधि, निर्देशिकाहरूमा दफावार छलफल गरि नगरकार्यपालिकाको बैठकले सर्वसहमतिबाट स्वीकृत गरियो :**

१. कलैया उपमहानगरपालिकाको शिक्षा नियमावली, २०७५
२. कलैया उपमहानगरपालिकाको नगरकार्यपालिकाको कार्य सम्पादन नियमावली, २०७५
३. कलैया उपमहानगरपालिकाको अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण निर्देशिका, २०७५
४. कलैया उपमहानगरपालिकाको ज्येष्ठ नागरिक परिचय पत्र वितरण निर्देशिका, २०७५
५. कलैया उपमहानगरपालिकाको आधारभुत तह कक्षा (८) को अन्तिम परिक्षा संचालन, व्यवस्थापन तथा नियमन कार्यबिधि, २०७५
६. कलैया उपमहानगरपालिकाको करारमा प्राविधिक तथा अन्य कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यबिधि, २०७५
७. कलैया उपमहानगरपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यबिधि, २०७५ र
८. कलैया उपमहानगरपालिकाको राजपत्र प्रकाशन सम्बन्धी कार्यबिधि, २०७५

**निर्णय नं. ३ : तेस्रो नगर सभा तयारीको लागि तपसिलका पदाधिकारी रहने गरी समिति गठन गरि जिम्मेवारी तोकियो :**

**तपसिल**

- १) बिक्रम यादव
- २) रामअयोध्या प्रसाद र
- ३) गम्भिरालाल प्रसाद

**निर्णय नं. ४ : नगर तथा वडा स्तरीय योजनाको समझौता (कार्यादेश) तथा सम्पन्न गर्ने अवधि सम्बन्धमा :**

- १) सबै योजनाहरू २०७६ बैशाख मसान्त भित्र समझौता तथा कार्यादेश अनिवार्य रूपमा लिनु पर्ने र २०७६ जेष्ठ मसान्त भित्र कार्य सम्पादन गरि भुक्तानी लिनको लागि आवश्यक कागजात सहित नगरपालिकामा पेश गर्नु पर्ने । यसरी तोकिएको अवधि पछि समझौता तथा कार्यादेश उपलब्ध नगराउने साथै जेष्ठ मसान्त पश्चात भुक्तानीका लागि प्रकृया अगाडि नबढाउने । उक्त कार्यको लागि सम्बन्धित वडा अध्यक्ष, प्राबिधिक शाखा र योजना शाखाले बिशेष तदारुप्ताका साथ काम गर्न निर्देशन दिने ।

**निर्णय नं. ५ : उपमहानगरको आन्तरिक आम्दानी बृद्धि गर्ने सम्बन्धमा :**

- १) २०७६ बैशाख १५ गते भित्र सम्पूर्ण दर्ता नभएका ब्यवसायीहरूलाई नगरपालिकामा दर्ता गर्न सूचित गर्ने
- २) दर्ता भई ब्यवसायी कर बक्यौता रहेका ब्यवसायीलाई कर बुझाउन ताकेता गर्ने
- ३) बिभिन्न ठेक्का पट्टा लिई तोकेको अवधि भित्र रकम दाखिला नगरेका ब्यवसायीलाई २०७६ बैशाख १५ भित्र समझौता बमोजिमको रकम दाखिला नगरेमा थप जरिवाना सहित असुल गरिने र जमानत बापत राखेको जग्गाको लिलाम प्रकृया अगाडि बढाईने
- ४) नगरपालिकाका सटरहरू भाडामा लिईएका तर बिभिन्न बाहानामा समयमा बहाल नतिरेका ब्यवसायीहरूलाई २०७६ बैशाख १५ भित्र बाँकी तिर्नु पर्ने रकम बुझाउन अन्तिम मौका दिने र सो पश्चात सटर खाली गराईने प्रकृया अगाडि बढाईने
- ५) घर बहाल कर संकलनको लागि वडा कार्यालयहरूले घर बहालमा लगाउने घरधनिहरूको बिबरण संकलन गर्ने
- ६) बिधुत प्राधिकरण, खाने पानी संस्थान, बैक तथा बित्तिय संस्थाहरू (सहकारी समेत) लाई घर बहाल तथा ब्यवसायी कर तिरेको ब्यहोराको वडा कार्यालयको सिफारिस माँग गर्न अनुरोध

गर्ने तथा तत् तत् निकायका प्रतिनिधिहरूलाई कार्यालयमा आमन्त्रण गरि यथा सिघ्र छलफल गर्ने

- ७) उपरोक्त विषयहरूमा सूचना प्रसारण गर्ने, माइकिङ्ग गर्ने र नगरपालिकाले कर्मचारीको टोलि परिचालन गर्ने
- ८) नियमानुसार नगरपालिकामा कर, शुल्क दस्तुर नबुझाउने सेवा ग्राहीहरूलाई वडा तथा नगरपालिकाको कार्यालयबाट कुनै सिफारिस सुबिधा सहूलियत प्रदान नगर्ने

### निर्णय नं. ६ : अन्य बिषय :

- १) प्रदेश मुख्य मन्त्रीको कार्यालयबाट प्राप्त “बेटी बचाउ, बेटी पढाउ” बिमा कार्यक्रमको बिषयमा अवगत गराइयो
- २) २०७५ चैत्र १७ गतेको आँधीले बालीनालीमा ब्यापक असर परेको हुँदा क्षतिपुर्तिको लागि प्रदेश तथा संघिय कृषि मन्त्रालयमा अनुरोध गर्ने
- ३) वडा नं. ७, ११ र १३ वडा कार्यालयको लागि नयाँ घर भाडामा लिएको बिषयमा सूचना प्रकाशन गरि बोलपत्रको माध्यमबाट न्युन्तम रकममा घर उपलब्ध गराउने
- ४) वडा नं. ४ को कार्यालयबाट पेश गरिएको बाटोको चौडाई कायम गर्ने पत्रको सम्बन्धमा प्राबिधिक खटाई प्रतिबेदनको अधारमा अर्को बैठकमा निर्णयको लागि पेश गर्ने र सोही वडाको कृष्ण साहको घर(मूलबाटो) देखि बिरेन्द्र सहनीको घर हुदै भिखारी राउतको घर हुदै पुनः नवल साहको घर अगाडीको मूलबाटो जोडिने सडकलाई कम्तिमा १० (दस) फिट कायम गर्ने निर्णय गरियो ।
- ५) वडा नं. १३मा संचालन भैरहेको यज्ञको लागि रू.२१०००/- धर्म सस्कृति अन्तर्गतको बजेटबाट आर्थिक सहयोग गर्ने ।
- ६) सबै वडा कार्यालयहरूको लागि मोटरसाईकल खरिद सम्बन्धमा ।
- ७) यस उपमहानगरमा हाल सम्म एम्बुलेन्स नहुदाँ बिरामीहरूलाई आवतजावतमा कठिनाई हुने भएकोले भारतीय दुतावासमा उपलब्ध गराउन अनुरोध गर्ने र
- ८) सवारी साधन खरिद अन्तर्गत विनियोजित बजेट मध्ये बचत बजेटबाट बाटोमा पानी छर्नको लागि ट्याङ्कर र नगर प्रहरीको लागि ट्रक स्टाइलको(Pickup) खरिदका लागि प्रकृया अगाडी बढाउने ।